

## १ नयाँ बर्षको बिदाका दिनहरुमा संचालन हुने सेवा बारे जानकारी !

तोचिगी शियाकुस्योको प्रधान कार्यालय तथा प्रत्येक सोउगोउ शिस्यो समेत डिसेम्बर महिनाको २९ तारिक देखि सन् २०२२ सालको जनवरी महिनाको ३ तारिक सम्म बिदा हुनेछ । यसै गरि, कन्भिनियंस स्टोरहरुमा प्रमाणपत्रहरु जारी गरिने सेवा पनि बन्द हुने जानकारी गराईन्छ ।

तोचिगी नगर कोकुसाई कोउर्युउ क्योउकाई (अन्तर्राष्ट्रिय संस्था) पनि, शियाकुस्यो जस्तै र त्यहि अवधि, बिदा हुनेछ । यसबाट पर्नजाने असुविधाको लागि खेद प्रकट गरिन्छ ।

उक्त अवधिको फोहोर संकलन, संकलन पात्रोमा उल्लेख गरिए अनुसार गरिनेछ । जनवरी महिनाको १, २ र ३ तारिक संकलन गरिंदैन । फोहोर संकलन नगरिने दिनमा संकलन केन्द्र (फोहोर राख्ने ठाउँ) मा फोहोर नराख्नुहोला ।

## २ इन्फ्लुएन्जा देखि सावधान रहने बारे जानकारी !

इन्फ्लुएन्जा, सामान्य रूपमा रूघा-खोकी संग तुलना गर्दा, बलियो प्रणालीगत लक्षण भएको, ब्रोंकाइटिस अथवा निमोनिया आदिको साथमा मिसिएर गंभीर हुने घटनाहरू पनि हुने भएकोले सावधान रहन आवश्यक छ ।

हात धुने, मास्कको प्रयोग, खोकी एटिकेट (खोकी शिष्टाचार) आदि, प्रत्येकले “संक्रमित नहुन” र “संक्रमण नगर्न” को लागि रोकथामका उपायहरू व्यवहारमा ल्याऔं ।

इन्फ्लुएन्जा र नौलो कोरोना भाईरस एकैचोटी फैलिन सक्ने सम्भावना भएकोले, अझ बढी सावधान हुने गरौं ।

इन्फ्लुएन्जा विरुद्धको खोप र नौलो कोरोना भाईरस विरुद्धको खोप, कुनै एउटा लगाएको २ हप्ता पछि मात्र अर्को खोप लगाउन सकिन्छ ।

आफुलाई कतै यि मध्ये कुनै भाईरस लाग्यो कि भन्ने लागेमा, जबरजस्ती विध्यालय तथा काममा नजाऔं । ज्वरो आएको खण्डमा नियमित देखाऊने गरेको चिकित्सा संस्थामा फोन गरि परामर्श लिनुहोला ।

## ३ नौलो कोरोना भाईरसको खोप बारे जानकारी !

तोचिगी नगरको नौलो कोरोना भ्याक्सिनको सामूहिक खोप, यहि नोभेम्बर २६ तारिक देखि समाप्त भएको छ । यस पछि, नौलो कोरोना भ्याक्सिनको पहिलो र दोश्रो खोप लगाउन इच्छुक व्यक्तिहरूले, खोप लगाउने चिकित्सा संस्थामा, सिधै सम्पर्क राख्नुहोला । खोप लगाउने चिकित्सा संस्थाहरूमा, हाल सम्म, “एगुचि नाईका”, “योकोयामा नाईका स्योउनिका क्लिनिक”, “कास्सेम्बा क्लिनिक” हरू रहेकाछन् । यि मध्ये योकोयामा नाईका स्योउनिका क्लिनिक चाँही, इंटरनेटबाट आरक्षण दर्ता गर्न सकिन्छ । नगरमा, तेश्रो खोप टिकट, सुरक्षाकर्मी (जहाँ पहिलो र दोश्रो खोप लगाईएको हो त्यहाँबाट) ले क्रमशः पठाऊनेछ । तेश्रो खोप चाँही, दोश्रो खोप देखि ८ महिना भन्दा बढी समय बितेपछि मात्र लगाईन्छ । खोप लगाउने बेला भएमा, तपाईं कहाँ सूचना आऊनेछ, कृपया धैर्यका साथ पर्खनुहोला ।

### ४ हिउदको इलुमिनेशन बारे जानकारी !

डिसेम्बर महिनाको १ तारिक देखि आऊने बर्षको १० तारिक सम्म, तोउबु शिन् ओहिरासीता स्टेशन पूर्वी ढोका देखि पुराच्चु ओहिरा ओरिपरी, “हिकारी तो ओतोतो पे-जेन्तो” प्रकाश र ध्वनीको प्रतियोगिता नामक शानदार इलुमिनेशन हेर्न सकिनेछ । बत्ती बालिने समय चाँही बेलुकी ५ बजे देखि राती १० बजे सम्म रहेको जानकारी गराईन्छ ।

यो बर्ष पनि सोसियल डिसटेंश पालन गरि, इलुमिनेशनको आनन्द लिनु होला ।

यस बाहेक, नगरको बिच भाग हुँदै बग्ने उजुमा खोलामा, आऊँदो बर्षको फ्रेब्रुअरी महिनाको २८ तारिक सम्म “उजुमाको ताके आकारी” आयोजना गरिनेछ ।

यो भनेको, बाँसलाई विभिन्न किसिमका प्वाल पारेर त्यस भित्र बत्ती बालिन्छ । कुरानो माचि युउरान्सेन (यात्रा डुंगा) को माँझी र तोचिगी कोउग्योउ कोउकोउ (तोचिगी औध्योगिक माध्यमिक विध्यालय) का विध्यार्थीहरूले बनाएका ८० ओटा बत्तीहरू जडान गरिएको हुनेछ । बत्ती बालिने समय चाँही बेलुकी ४:३० बजे तिर बाट राती १० बजे सम्म रहेकोछ ।

शानदार ताके आकारी हेर्दै, हिउदको रात्रि आकाशको आनन्द लिई हेर्दा कसो होला ।